

मिति २०७५ भाद्र ३१ गतेको नगर कार्यपालिकाको निर्णय

निर्णय नं १

वीरेन्द्रनगर नगरपालिका का विभिन्न स्थानमा रहेका भौतिक संरचनाको प्रयोग अवस्था विश्लेषण गरी प्रतिवेदन पेश गर्न यस कार्यपालिकाको निर्णयबाट गठित नगरपालिकाको भौतिक संरचना प्रयोग विश्लेषण समितिले नगरपालिकाबाट विभिन्न व्यक्ति, फर्म सस्थाहरुलाई भाडामा दिएका सम्झौता र स्थलगत अध्ययन गरी यस कार्यपालिका समक्ष पेश गरेको प्रतिवेदन मा उल्लेख भएको संरचनाको प्रयोग अबस्था र सुझावलाई ग्रहण गर्दै तपासिलका संरचनाको व्यवस्थापन निम्नानुसार गर्न नगर कार्यपालिकाको कार्यलयलाई जिम्मेवारो दिने ।

१. खसी बधसाला वी न पा ७

सम्झौताको म्याद समाप्त भैसकेकाले सम्झौताका सर्तहरु समय सापेक्ष परिवर्तन गर्दै नया सम्झौता गरी व्यवस्थित ढंगबाट संचालनको प्रवन्ध गर्ने ।

२. मंगलगढी ग्रिन पार्क

पार्कको गुरुयोजना निर्माण गरी नयां ढंगमा संचालनका लागि सुचना आवाहन गर्ने । पार्क भित्र अनुमति विना बनेको सबै संरचना हटाउने, नगरपालिकाको अनुमति वेगर रकम असुली कार्यलाई तत्काल रोक्ने ।

३. घण्टाघर पार्क र विशाल वजार भवन सम्बन्धि भएको सम्झौता सर्तहरु थपघट वा खारेजि गर्न कानुनि राय सहित १५ दिन भित्र पेश गर्ने ।

४. मासु सेड हटिया तरकारी बजार, मंगलगढी चौक क्षेत्र लाई तत्काल सरसफाईमा विशेष जोड दिन लगाउने र उक्त स्थानको दिगो ब्यवस्थापनको सम्भावना खोजि २०७५ मंसीर मसान्त भित्र प्रस्ताव पेश गर्न पुर्व गठित समितिलाई जिम्मेवारी दिने ।

निर्णय नं २

यस नगरपालिका र चाङ्गिला / नरसिंह जे.भि काठमांडौ बिच सिटि बसपार्क निर्माणका लागी सम्झौता भएको समयमा काम सम्पन्न हुन नसकि परामर्श दाता श्री ERMC(P) LTD. नयां बानेश्वरको सिफारिस समेतका आधारमा नगरपालिकाको मिति २०७४/०९/१८ को बैठको निर्णय अनुसार २५ April 2018 सम्म पुन म्याद थप तथा भेरियसन स्विकृत गर्न नगरप्रमुख ज्यलाई अधिकार प्रत्योजन गरीएकोमा उक्त अवधिमा निर्माण बयवसायी बाट निर्माण कार्य गर्दै गरेको भएतापनि यस कार्यलय बाट राख्नु पर्ने परफमेन्ट सेक्युरेटी वाफतको रु ३४१५००० कट्टी गरी राख्न सकिने अवस्था रहेको र निज निर्माण व्यवसायीको ठेक्का पट्टा लाई निरन्तरता नदिदा बसपार्क निर्माण कार्य सम्पन्न गर्न अझ निकै समय लाग्ने आर्थिक ब्यभार समेत थप हुने भएको तथा नगर विकास कोष बाट समेत

२७ Oct २०१८ सम्म म्याद थपको सहमति प्राप्त हुन आएकोले निजको बिल रकम बाट परफमेन्ट सेक्युरेटी बाफतको रकम कट्टा गरी उक्त अवधि सम्म म्याद थप गर्ने।

निर्णय नं ३

यस वीरेन्द्रनगर नगरपालिकाको(घ) वर्ग ईजाजत पत्र प्रदान सम्बन्धि नगर स्तरीय कार्यान्वयन समितिको सिफरिस अनुसार सार्वजनिक निर्माण कार्यको लागि (घ) वर्गको ईजाजत पत्र सम्बन्धी निर्देशिका २०७४ मा घ वर्गको निर्माण वयवसायी को आवश्यक योग्यतामा मेसिन र उपकरण मध्य आफ्नो स्वामित्वमा टिप्पर/ ट्र्याक्टर र मिक्चर मेशिन नहुने निर्माण ब्यवसायिको हकमा कम्तिमा ३ वर्ष यि उपकरण संचालन गर्न पाउने कानुन सम्मत सम्झौता भएको हुनुपर्ने गरी संशोधन गर्ने।

निर्णय नं ४

प्रोसिस सेक्युरेटी सर्भिस प्रा लि बाट सेवा करारमा लिई यस कार्यालयमा कार्यरत सेक्युरेटी गार्ड लगायत अन्य कर्मचारीहरुको म्याद आगामी कार्तिक मसान्त सम्म थप गर्ने ।